

## नेपाल आयल निगम लिमिटेड

### खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रम एवं परीक्षा योजना

स्तर : सहायक, सेवा : अप्राविधिक, समूह : प्रशासन, तह : ५, पद : वरिष्ठ सहायक (प्रशासन)

यस पाठ्यक्रम योजनालाई दुई चरणमा विभाजन गरिएको छ :

प्रथम चरण :- लिखित परीक्षा, पूर्णाङ्क : २००

द्वितीय चरण :- अन्तर्वार्ता, पूर्णाङ्क : ३०

प्रथम चरण :- लिखित परीक्षा योजना							
पत्र	विषय	परीक्षा प्रणाली	प्रश्न संख्या	अंक भार	पूर्णाङ्क	उत्तीर्णाङ्क	समय
प्रथम	सामान्य ज्ञान	बस्तुगत बहुउत्तर	२५	२	१००	४०	२ घण्टा
		छोटो उत्तर	६	५			
		लामो उत्तर	२	१०			
द्वितीय	सेवा सम्बन्धी	छोटो उत्तर	१६	५	१००	४०	३ घण्टा
		लामो उत्तर	२	१०			
द्वितीय चरण :- अन्तर्वार्ता							
अन्तर्वार्ता						३०	

#### द्रष्टव्य :

- लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुनेछ ।
- प्रथम पत्र र द्वितीय पत्रको लिखित परीक्षा छुट्टाछुट्टै हुनेछ ।
- प्रत्येक पत्रको लागि छुट्टाछुट्टै उत्तरपुस्तिकाहरू हुनेछन् । परिक्षार्थीले प्रथम पत्रको बस्तुगत बहुउत्तर र विषयगत उत्तर छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ । साथै द्वितीय पत्रको प्रत्येक खण्डको उत्तर छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।
- यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र/विषयका विषयवस्तुमा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम तथा नीतिहरू परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाईएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झनु पर्दछ ।
- प्रथम चरणको परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय चरणको अन्तर्वार्तामा सम्मिलित गराइनेछ ।
- वस्तुगत बहुवैकल्पिक प्रश्नको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तरवापत २०% अंक कट्टा गरिनेछ । तर उत्तर नदिएमा त्यसवापत अंक कट्टा गरिनेछैन ।
- पाठ्यक्रम लागू मिति : २०७४ असोज २२ गते देखि

## प्रथम पत्र - सामान्य ज्ञान

१. नेपालको संवैधानिक विकासक्रम ।
२. नेपालको ऐतिहासिक, आर्थिक, सामाजिक, साहित्यिक, सांस्कृतिक विषय ।
३. विज्ञानका महत्वपूर्ण उपलब्धिहरू सम्बन्धी सामान्य जानकारी ।
४. नेपालका भूगोल (भौगोलिक स्थिति) धरातलीय स्वरूप, जलवायु, हावापानी, जनजीवनमा वातावरणको प्रभाव सम्बन्धी विषय ।
५. नेपालका राजनैतिक विभाजन र यसका आधारहरू ।
६. नेपालका विकासका पूर्वाधारहरू (शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, खानेपानी, विद्युत तथा अन्य ऊर्जाका श्रोतहरू आदि) को अवस्था ।
७. नेपाली समाजका परम्परा, सामाजिक मूल्य र मान्यता, धर्म, जातजाति, भाषा सम्बन्धी विषय ।
८. नेपालको वर्तमान शासनपद्धति - (संवैधानिक अङ्गहरू, मौलिक हक र कर्तव्य, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको गठन विधि) ।
९. सामुदायिक स्वास्थ्यका अवधारणा र यस सम्बन्धमा रहेको नेपाल सरकारका प्रमुख व्यवस्थाहरू ।
१०. नेपालको जनसङ्ख्या परिवर्तन र जनसङ्ख्या व्यवस्थापन ।
११. नेपालको योजनागत विकास प्रकृया सम्बन्धी सामान्य जानकारी ।
१२. नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन, भण्डारण र ढुवानी सम्बन्धी व्यवस्था ।
१३. पेट्रोलियम पदार्थ र यसबाट वातावरणमा पर्ने असर, प्रभाव, समस्या र समाधानका उपायहरू ।
१४. नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरणको अद्यावधिक स्थिति ।
१५. नेपाल आयल निगमको काम, कर्तव्य र अधिकार सम्बन्धी जानकारी ।
१६. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका समसामयिक तथा नविनतम् घटनासम्बन्धी जानकारी ।

## द्वितीय पत्र - सेवा सम्बन्धी

### खण्ड-क : सुशासन र व्यवस्थापन - अंक ४० (६ प्रश्न × ५ अंक र १ प्रश्न × १० अंक)

१. सार्वजनिक प्रशासन र व्यवस्थापन तथा निजी प्रशासनको अवधारणा ।
२. सुशासन, पारदर्शिता, उत्तरदायित्व र व्यवसायिकता सम्बन्धी सामान्य जानकारी ।
३. लोक कल्याणकारी राज्य र कानूनी राज्यको अवधारणा ।
४. नागरिक वडापत्र सम्बन्धी जानकारी ।
५. मानवीय मुल्य र सदाचार सम्बन्धी सामान्य जानकारी ।
६. सार्वजनिक संस्थानको उद्देश्य, आवश्यकता तथा नेपालमा सार्वजनिक संस्थानको अवस्था ।
७. संगठनात्मक द्वन्दका कारण, असर र द्वन्द व्यवस्थापनका उपायहरू ।
८. नागरिक चेतना/शिक्षा, नागरिक समाज लगायत नागरिकहरूको दायित्व र कर्तव्य ।
९. समावेशीकरण, समानुपातिक प्रतिनिधित्व र सकारात्मक विभेद ।
१०. सार्वजनिक सेवा प्रवाह सम्बन्धी सामान्य जानकारी ।
११. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ।
१२. अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ ।
१३. भ्रष्टाचार निवारण ऐन, २०५९ ।
१४. सूचनाको हक सम्बन्धी ऐन, २०६४ ।

### खण्ड-ख : कार्यालय कार्यविधि - अंक ३० (६ प्रश्न × ५ अंक)

१. दर्ता, चलानी र पत्र व्यवहार ।
२. फाईलिङ्ग, पंजिका, पत्राचार तथा प्रतिवेदन ।
३. टिप्पणी लेख्दा ध्यान दिनु पर्ने कुराहरू ।
४. कार्यालय र कार्यालय व्यवस्थापनको अवधारणा र महत्व ।
५. अभिलेख व्यवस्थापनको परिचय, उद्देश्य र आवश्यकता ।
६. कार्यालय व्यवस्थापनमा कम्प्यूटर प्रणालीका आवश्यकता र महत्व ।
७. कार्यालयमा संचारको महत्व, प्रकार र माध्यम ।
८. कार्यालय जनसम्पर्क व्यवस्था ।
९. सूचना व्यवस्थापन सम्बन्धी जानकारी ।
१०. तथ्याक तथा सूचनाको प्रकृति र महत्व ।
११. जिन्सी सेस्ता प्रणाली, राजश्व सेस्ता प्रणाली र धरौटी सेप्ता प्रणाली ।
१२. कम्प्यूटर संचालन तथा प्रयोग सम्बन्धी सामान्य ज्ञान ।
१३. राजस्व प्रशासन (कर, भंसार, मूल्य अभिवृद्धि कर तथा अन्तशुल्क) सम्बन्धी सामान्य जानकारी ।
१४. कार्यालयको बजेट सम्बन्धी सामान्य जानकारी ।
१५. आर्थिक कार्यप्रणाली सम्बन्धी सामान्य जानकारी ।

### खण्ड-ग : कानूनी तथा कार्यविधिगत व्यवस्था - अंक ३० (४ प्रश्न × ५ अंक र १ प्रश्न × १० अंक)

१. उपभोक्ता हित संरक्षण ऐन, २०५४ ।
२. करार ऐन, २०५६ सम्बन्धी सामान्य जानकारी ।
३. कम्पनी ऐन, २०६३ (कम्पनी दर्ता र खारेजी प्रक्रिया) ।
४. सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ ।
५. नेपाल आयल निगम लिमिटेडको आर्थिक प्रशासन तथा खरीद प्रक्रियाको जानकारी ।
६. नेपाल आयल निगम लिमिटेड प्रबन्धपत्र तथा नियमावलीका प्रमुख व्यवस्था ।
७. पेट्रोलियम पदार्थ ढुवानी सम्बन्धी व्यवस्था ।
८. पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली सम्बन्धी व्यवस्था ।
९. नेपाल आयल निगम लिमिटेडको बिक्रेता सम्बन्धी व्यवस्था ।
१०. नेपाल आयल निगम लिमिटेडको एल.पि.ग्यास र यसको ढुवानी सम्बन्धी व्यवस्था ।
११. नेपाल आयल निगम लिमिटेडको कर्मचारी प्रशासन सम्बन्धी विविध व्यवस्था ।

\*\*\*